

Psa

Chapter 25

Nepali Interlinear

Reference: Nepali ERV

אֲשׁוּׁר׃ נַפְשִׁי הַהוֹדָה אֱלֹהֵי לְדָוִד׃
म-उठाउँछु मेरो-प्राणलाई हे-परमप्रभु तपाईंतिर दाऊदको
H5375 H5315 H3068 H0413 H1732

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।

יְעֲלֶזְבֶּרֶת אֶל-אֲבוֹשָׁה אֶל-בְּטַחְתִּי בְּךָ אֱלֹהֵי מְלָכִים
उल्लास-नमान्न-नदेओस् मलाई लज्जित-हुन-नदेओस् मलाई मैले-भरोसा-राखेको-छु तपाईंमा हे-मेरा-परमेश्वर
H5970 H0408 H0954 H0408 H0982 H0430
מַמְאִיחַ אֵיבֵי
ममाथि मेरा-शत्रुहरूले
H0341

हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।

הַבֹּחֲדִים יִבְשׁוּ יִבְשׁוּ לֹא קִוִּי כָּל-עַם וָיָד
विश्वासघाती-गर्नेहरू लज्जित-हुनेछन् लज्जित-हुनेछन् तपाईंको-प्रतीक्षा-गर्नेहरू सबै वास्तवमा
H0898 H0954 H0954 H3808 H0430 H1571
וְרִיבָה
व्यर्थमा
H7387

यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्।

לְמַדְבָּרֵי אֲרָחֵי תְּהִי הַדִּיבָּה הַהוֹדָה הַרְבִּי
मलाई-सिकाओस् तपाईंका-बाटोहरू मलाई-जनाओस् हे-परमप्रभु तपाईंका-मार्गहरू
H3925 H0734 H3045 H3068 H1870

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।

אֶתְּךָ יִשְׁעֵי אֱלֹהֵי אֲתָהּ כִּי-וּלְמַדְבָּרֵי וּבְאֵמוּנָה הַרְבִּי
तपाईंको परमेश्वर-हुनुहुन्छ मेरो-उद्धारको तपाईं किनभने र-मलाई-सिकाओस् तपाईंको-सत्यमा मलाई-हिँडाओस्
H0853 H3468 H0430 H3925 H0571 H1869
הַיּוֹם כָּל-קִוִּי
दिनभरि सबै मैले-प्रतीक्षा-गरेको-छु
H3117 H3605

बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु।

הַמָּהּ מֵעוֹלָם כִּי וַחֲסֵדֶךָ הַהוֹדָה רַחֲמֶיךָ זָכַר
ती-छन् अनादिदेखि किनभने र-तपाईंको-कृपाहरू हे-परमप्रभु तपाईंको-करुणाहरू सम्झनुहोस्
H1992 H5769 H3068 H2142

हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैं रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैं छ।

7 זָכַרְתִּי כַחֲסֵדְךָ אֶל-יְפֹשְׁטֵי אֶרְצוֹת חַטָּאוֹת
 सम्झनुहोस् तपाईंको-कृपाअनुसार नसम्झनुहोस् नसम्झनुहोस् र-मेरो-अपराधहरू मेरो-जवानीका मेरो-जवानीका-पापहरू
 H2142 H2142 H0408 H6588

לֹא-לְמַעַן אֲתָהּ הָיָה
 हे-परमप्रभु तपाईंको-असलपण तपाईंको-भलाइको-खातिर तपाईं मलाई
 H3068 H2898 H4616

ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ। हे परमप्रभु, तपाईंको शुभनाउँको लागि, मलाई प्रेममा सम्झना गर्नुहोस्।

8 טוֹב-וַיִּשָׂר אֶת-יְהוָה עַל-כֵּן יוֹרָה חַטָּאִים בְּיַדְךָ
 असल र-सिधा परमप्रभु-हुनुहुन्छ त्यसैले उहाँले-सिकाउनुहुन्छ पापीहरूलाई बाटोमा
 H3477 H3068 H4941 H1870 H2400

परमप्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा बाँच्ने तरिका सिकाउनु हुन्छ।

9 יִרְדָּה עֲנִיִּים בְּמִשְׁפַּט נְיָיִם וַיִּלְמַד ר-וּחָלֵל-סִיכָאֲנוּהֻנְחַ
 उहाँले-हिँडाउनुहुन्छ नम्रहरूलाई न्यायमा र-उहाँले-सिकाउनुहुन्छ आफ्नो-बाटो नम्रहरूलाई
 H1869 H6035 H4941 H3925 H1870 H6035

जब उहाँ विनम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।

10 כָּל-אֲרָחוֹת יְהוָה חֶסֶד וְאֱמֶת לְנֹצְרֵי בְרִיתוֹ
 सबै परमप्रभुका-बाटोहरू परमप्रभुका कृपा र-सत्य-हुन् उहाँको-वाचा-पालन-गर्नेहरूका-निम्ति उहाँको-वाचा
 H3605 H0734 H3068 H0571 H5341 H1285

וְעֵדוּתוֹ
 र-उहाँका-साक्षीहरू

परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

11 לְמַעַן-תָּשִׁיחַ שְׁמִיךָ יְהוָה וְסִלַּחְתָּ רַב-רוּחַ יְהוָה
 तपाईंको-नाउँको-खातिर तपाईंको-नाउँ हे-परमप्रभु र-क्षमा-गर्नुहोस् किनभने उहाँको-वाचा-पालन-गर्नेहरूलाई
 H4616 H8034 H3068 H5771 H545 H1931

हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरेँ त्यासलाई क्षमा गरिदिनु होस्।

12 מִי-זֶה מַאֲשֵׁי יְהוָה וְיָרָא יוֹרְנוֹ בְּיַדְךָ יִבְחָר
 को त्यो मानिस परमप्रभुसँग-डराउने उहाँले-सिकाउनुहुन्छ जुन-बाटोमा उसले-छान्छ
 H4310 H2088 H0376 H3373 H3068 H0977 H1870

यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुन्छ।

13 נִפְשׁוֹ בְּטוֹב תְּלִין יִרְשׁ אֶרֶץ
 उसको-प्राण भलाइमा बस्नेछ र-उसको-सन्तानले अधिकारमा-पाउनेछ पृथ्वी
 H5315 H2233 H3423 H0776

त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ, अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।

14 סוּד יְהוָה לְיִרְאָיו רְבִירָתוֹ לְהוֹדִיעֵם
 गोप्य परमप्रभुको उहाँसँग-डराउनेहरूको-निम्ति उहाँको-वाचा-पालन-गर्नेहरूलाई-जनाउनुहुन्छ
 H5475 H3068 H1285 H3045

परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।

15 עֵינַי תָּמִיד אֶל-יְהוָה כִּי-יֹצֵיא מֵרְשָׁתָּהּ רְגְלֵי
 मेरा-आँखाहरू सधैं परमप्रभुतिर परमप्रभुमा उहाँले किनभने निकाल्नुहुन्छ जालबाट मेरा-खुट्टाहरू
 H8548 H0413 H3068 H1931 H3318 H7568 H7272

म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैं मेरो संकटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

16 פְּנֵה- אֵלַי וְחַנּוּנֵי כִי- יִחַדּוּ וְעָנִי אֲנִי: 16
 फर्कनुहोस् मतिर र-ममाथि-कृपा-गर्नुहोस् किनभने एकलो र-दुःखी म-छु
[H0589](#) [H6041](#) [H3173](#) [H0413](#) [H6437](#)

हे परमप्रभु, म पीडित र एकलो छु, मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।

17 צָרוֹת לְבָבִי הִרְחִיבוּ מִמְצָוֶקוֹתַי הוֹצִיאֵנִי: 17
 मेरो-हृदयका बढेका-छन् मेरो-संकटहरूबाट मलाई-निकाल्नुहोस् मेरो-हृदयका-कष्टहरू
[H3318](#) [H4691](#) [H7337](#) [H3824](#)

मेरा संकटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।

18 רְאֵה עָנִי וְעַמּוּלֵי רִשָּׁא לְכֹל- חַטָּאוֹתַי: 18
 हेरु-दुःख मेरो-कष्ट र-मेरो-कष्ट र-क्षमा-गर्नुहोस् मेरा-सबै पापहरू
[H3605](#) [H5375](#) [H5999](#) [H6040](#) [H7200](#)

हे परमप्रभु, मेरा परीक्षाहरू र संकटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।

19 רְאֵה- אוֹיְבֵי כִי- רָבוּ וְשָׂנְאָת וְשָׂנְאוֹנִי: 19
 हेरु-शत्रुहरू मेरा-शत्रुहरू किनभने धेरै-छन् र-हिंसक कूरताले मलाई-घृणा-गर्छन्
[H8130](#) [H2555](#) [H8135](#) [H7231](#) [H0341](#) [H7200](#)

मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।

20 שְׂמְרָה וְנַפְשִׁי וְהַצִּילֵנִי אֶל- אֲבוֹשׁ קִי- חֲסִיתִי: 20
 जोगाओस् मेरो-प्राणलाई र-मलाई-छुटाओस् मलाई र-मलाई-छुटाओस् किनभने तपाईंमा-मैले-शरण-लिएको-छु
[H2620](#) [H0954](#) [H0408](#) [H5337](#) [H5315](#) [H8104](#)

हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउनुहोस्। म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।

21 תָּם- וְיִשָּׁר וְיִצְרוּנִי כִי- קִי-תִּי: 21
 सच्चाइ र-ईमानदारीले मलाई-जोगाउन् किनभने मैले-तपाईंको-प्रतीक्षा-गरेको-छु
[H5341](#) [H3476](#) [H8537](#)

हे परमेश्वर, तपाईं साँच्चै नै इमान्दारी र धार्मिक हुनुहुन्छ म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।

22 פְּרָה אֱלֹהִים אֶת- יִשְׂרָאֵל מְלֹל צָרוֹתַי: 22
 छुटाओस् हे-परमेश्वर इस्राएल इस्राएललाई सबै संकटहरूबाट
[H3605](#) [H3478](#) [H0853](#) [H0430](#) [H6299](#)

हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।